

कक्षा K-6 का विद्यार्थीका परिवारका लागि स्कूल शुल्कको सूचना



यूटाको विधानले प्राथमिक विद्यालयहरूमा शुल्क लिन निषेध गर्दछ ।

यदि बच्चा किण्डरगार्टनदेखि कक्षा छ मा पढ्छन् भने, उनीहरूलाई पाठ्यपुस्तक, कक्षाकोठाका उपकरण वा आपूर्ति, सांगितिक वाद्य यन्त्र, क्षेत्रगत भ्रमण, सम्मेलन, खाजा नास्ता (स्कूल खाजा कार्यक्रममार्फत प्रदान गरिएको खाना बाहेक), वा सो स्थानमा हुने अरु केहीको लागि शुल्क लिन सकिँदैन वा नियमित स्कूल दिनको समयमा प्रयोग गरिन्छ ।

स्कूलको समय अगाडि वा पछाडि वा स्कूलको बिदाको समयमा प्रदान गरिने कार्यक्रमहरूको लागि मात्रै शुल्क लिन सकिन्छ । यदि स्कूलले स्कूलको कक्षा छको विद्यार्थीलाई शिक्षा पुऱ्याउने माध्यमिक मोडेल अपनाएको छ भने, कक्षा छमा पढेको र एक वा सोभन्दा बढी 7-12 कक्षा सम्मको स्कूलमा सहभागी हुने विद्यार्थीको लागि शुल्क पनि लगाउन सकिन्छ ।

यूटा कानून बमोजिम स्कूलहरूले शुल्क छूट वा कुनै पनि विद्यार्थीको लागि आफ्नो बच्चाको शुल्क तिर्न नसक्ने आमाबुवालाई शुल्क छूटको सट्टामा अन्य प्रावधानहरू उपलब्ध छ भनेर सुनिश्चित गर्न शुल्क लिनुपर्दछ ।

शुल्क छुट

शुल्क छूट शुल्क तिर्ने आवश्यकताबाट पूर्ण रूपमा मुक्त गराउने प्रक्रिया हो । यदि विद्यार्थी शुल्क छूटका लागि योग्य रहेको छ भने, सबै शुल्कहरू छूट हुने पर्दछ । यदि यसलाई राज्यको कानूनमा विशेष रूपमा सम्बोधन गरिएको छैन भने, स्कूलले विद्यार्थीको सहभागिता वैकल्पिक भएकोसहित समपूर्ण सबै शुल्कहरू हटाउनु पर्दछ । यसको मतलव शुल्क छूटका लागि योग्य ती विद्यार्थीहरू कुनै पनि स्कूल कक्षा वा क्रियाकलापमा निःशुल्क सहभागी हुन सक्दछन् ।

यदि निम्न कुराहरू भएमा मात्रै, विद्यार्थी छूटको लागि योग्य हुन्छन्

- तिनको परिवारले TANF कोष प्राप्त गर्दछ भने (खाद्य टिकट वा राज्य परिवार रोजगार कार्यक्रम);
- विद्यार्थीले SSI (प्रक सुरक्षा आय) प्राप्त गर्दछ भने;
- विद्यार्थीलाई म्याकिन्नी-भेन्टो नियुक्त गरिएको छ भने;
- विद्यार्थी अरुको पालनपोषणमा छ भने;
- विद्यार्थी राज्यको संरक्षणमा छ भने; वा
- विद्यार्थी परिवार/पारिवारिक आम्दानीको आधारमा योग्य छ भने (स्तरहरू निःशुल्क खाजा खाने योग्यतासँग मिल्दछ)।

* यदि विद्यार्थीहरूले यी कुनै पनि स्तरहरू पूरा गर्दैनन् तर पनि अझै शुल्क तिर्न असमर्थ छन् भने, सो विद्यार्थी पनि शुल्क छूटको लागि योग्य हुन सक्दछ । थप जानकारीको लागि, कृपया स्थानीय स्कूल वा डिस्ट्रिक्टको नीति हेर्नुहोस् ।

यदि कुनै विद्यार्थीले शुल्क छूटको लागि आवेदन दिन चाहन्छ भने, उनीहरूलाई आवेदन प्रक्रियाको एक अंशको रूपमा शुल्क छूट योग्यताको कागजपत्र उपलब्ध गराउन आग्रह गरिन्छ ।

शुल्क छूटका लागि आवेदन दिन, विद्यार्थीले "शुल्क छूट आवेदन (कक्षा K-6)" बुझाउन सक्दछ । यस सूचनाको साथमा आवेदनको प्रतिलिपि समावेश गरिएको छ र थप प्रतिलिपिहरू स्कूल कार्यालय वा यस कागजातको अन्त्यमा सूचीबद्ध प्रान्तीय स्कूल शुल्क वेबसाइट प्राप्त गर्न सकिने छ ।

..... कागजातहरू स्कूलमा पेश गरिसकेपछि, शुल्क छूटको लागि विद्यार्थीको योग्यताको बारेमा अन्तिम निर्णय नभएसम्म शुल्क तिर्नुपर्ने हुनेछ ।

यदि आवेदन अस्वीकृत गरियो भने, स्कूलले "निर्णय र अपील फारम" पठाउने छ । फारममा आवेदन किन अस्वीकृत गरियो र निर्णयको कसरी अपील गर्ने भनेर वर्णन गर्दछ । सधैं एउटा प्रतिलिपि राख्न नभुल्नुहोस् । यदि शुल्क छुट अस्वीकारको लागि अपील गरियो भने, अपीलको निर्णय नभएसम्म सबै शुल्कहरू तिर्नुपर्दैन ।

यदि विद्यार्थीहरूले स्कूलको तस्बिर, वार्षिकी वा यस्तै खाले चीजहरू स्कूल मार्फत खरीद गर्न चाहन्छन् भने ती लागतहरू शुल्क होइनन् र छुट हुने छैन । यसका साथै, यदि एउटा विद्यार्थीले स्कूलको सम्पत्ति हराएमा वा बिगारेमा, प्रतिस्थापन वा मर्मतको लागत शुल्कहरू होइनन् र छूट दिनु हुँदैन ।



चन्दा, गोपनीयता, र शुल्क लागू हुने अवस्था

स्कूल कोष सीमित छन्, र स्कूललाई शुल्कको अतिरिक्त सहयोग चाहिन सक्छ। फलस्वरूप, स्कूलले कर घटाउन मिल्ने स्कूल अनुदान, उपकरण, वा पैसाको अनुदानको लागि माग गर्न सक्दछ, तर स्कूललाई अनुदानहरूको आवश्यकता हुन सक्दैन।

विद्यार्थीको ' नाम गोप्य रहेको छ र विद्यार्थीले शुल्क, चन्दा, र सहयोग रकम तिरेको छ वा छैन, वा छूटको लागि आवेदन दिएको छ, प्राप्त गरेको छ, वा छूट अस्वीकार गरिएको छ वा छैन भन्ने कुराको वास्ता नगरी कसैलाई पनि जानकारी र जान्नुपर्ने सही कुरा दुवैको बारेमा खुलासा गर्न सकिँदैन। यद्यपि, स्कूलले दाताको सहमतिले स्कूलमा ठूलो चन्दा वा सहयोग रकम पुऱ्याउने कुनै पनि व्यक्ति वा संस्थालाई उचित मान्यता दिन सक्दछ।

स्कूल र स्कूल कर्मचारीहरूले ग्रेड वा क्रेडिट रोक्न, घटाउन, वा बढाउन, वा ग्रेड, कक्षा तालिका, क्रेडिट, रिपोर्ट कार्ड, ट्रान्सक्रिप्ट, वा डिप्लोमा शुल्कको भुक्तानी लागू हुन रोक्न सक्दैन।

थप जानकारीको लागि, सम्पर्क गर्नुहोस्:

स्थानीय स्कूल:

नाम: _____ फोन: _____

ईमेल: _____ वेबसाइट: _____

डिस्ट्रिक्ट/चार्टर स्कूल शुल्कको लागि सम्पर्क गर्नुहोस्:

नाम: _____ फोन: _____

ईमेल: _____ वेबसाइट: _____